

"सिरीजङ्घाको गौरव, कन्चनजङ्घा"



सिरीजङ्घा राजपत्र

सिरीजङ्घा गाँउपालिकाद्वारा प्रकाशित

खण्ड २) ताप्लेजुङ, प्रदेश नम्बर १, नेपाल, श्रावण २० गते २०७७ साल (संख्या १३)

भाग २

सिरीजङ्घा गाँउपालिका

गाँउ कार्यपालिकाको कार्यालय

तेल्लोक, ताप्लेजुङ, प्रदेश नं. १, नेपाल।

सिरीजङ्घा गाँउपालिकाको गाँउ कार्यपालिकाले पारित गरेको तल लेखिए बमोजिमको कार्यविधि
सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरीएको छ ।

सम्बत् २०७७ सालको ऐन/नियमावली/निर्देशिका/कार्यविधि/मापदण्ड नं. १३

गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७

प्रमाणीकरण मिति : २०७७।०४।१८

प्रस्तावना: सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँ सभा अधिवेशन (सातौं) द्वारा पारित नीति तथा कार्यक्रमको बुँदा नं. (१०) मा उल्लिखित "गाउँमै रोजगार, गर्वको आधार" नामक कार्यक्रम गाउँपालिका क्षेत्रभित्र कार्यान्वयनमा लैजाँदा पहिलो प्राथमिकतामा कोभिड १९ (कोरोना भाइरस) का कारण वैदेशिक रोजगारी गुमी गाउँ फर्केका स्थानीय सिरीजङ्घाबासी तथा त्यस्ता व्यक्तिहरूको पर्याप्त उपलब्धता वडाभित्र नभएमा स्थानीय अन्य व्यक्तिहरूलाई समुहमा आवद्ध गर्दै त्यस्ता व्यक्तिहरू समेतको लगानीमा सामुहिक उद्यम सञ्चालन गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्दै गर्वका साथ अर्थोपार्जन गर्ने वातावरण सिर्जना गर्न उक्त कार्यक्रमका लागि स्वीकृत वार्षिक बजेटबाट उपलब्ध गराइने अनुदानमा मितव्ययीता, एकरूपता तथा पारदर्शिता ल्याउन वाञ्छनीय भएकाले, सिरीजङ्घा गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७७ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी सिरीजङ्घा गाउँ कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरी लागू गरेको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नाम "गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७" रहेको छ।

(२) यो कार्यविधि सिरीजङ्घा राजपत्रमा प्रकाशन भएपछि सिरीजङ्घा गाउँपालिका क्षेत्रभर लागू हुनेछ।

२. विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-

(क) "अनुदान" भन्नाले गाउँपालिकाका प्रत्येक वडाका नागरिकहरू समुहमा आवद्ध हुँदै यस कार्यविधिमा व्यवस्था भएको कुनै उद्यम गर्न इच्छुक भई कार्यविधि बमोजिम छनोट हुने त्यस्तो समुहलाई उपलब्ध गराइने कन्टिन्जेन्सी सहितको बढीमा पाँच लाख रुपैयासम्मको भौतिक पूर्वाधार निर्माण अनुदान वा वस्तुगत अनुदान वा नगद अनुदानमध्ये सबै वा कुनै एक वा कुनै दुई अनुदानलाई सम्झनुपर्छ र सो शब्दले विगतदेखि नै यस कार्यविधिले परिलक्षित गरेको उद्यम सञ्चालन गर्दै आएका गाउँपालिका क्षेत्रभित्रका पुराना उद्यमीलाई उपलब्ध गराइने कन्टिन्जेन्सी सहितको बढीमा एक लाख रुपैयासम्मको भौतिक पूर्वाधार निर्माण अनुदान वा नगद अनुदान वा वस्तुगत अनुदानमध्ये सबै वा कुनै एक वा कुनै दुई अनुदानलाई समेत सम्झनुपर्छ।

(ख) "उद्यम" भन्नाले फर्निचर उद्यम वा कृषि उद्यम वा नेपाली हाते कागज उत्पादन गर्ने उद्यम वा स्थानीय बाँस तथा काठको प्रयोग गरी निर्माण हुने बाँस तथा काठजन्य सामग्री उत्पादन गर्ने उद्यम वा स्थानीय स्रोत/सामग्री मात्र प्रयोग गरी उत्पादन हुने अन्य उद्यम सम्झनुपर्छ।

(ग) "कार्यक्रम" भन्नाले सिरीजङ्घा गाउँपालिकाको गाउँ सभा अधिवेशन तथा गाउँ कार्यपालिकाबाट स्वीकृत बजेट सहितको गाउँमै रोजगार, गर्वको आधार नामक कार्यक्रम सम्झनुपर्छ।

(घ) "कार्यालय" भन्नाले सिरीजङ्घा गाउँ कार्यपालिकाको कार्यालय, तेल्लोकलाई सम्झनुपर्छ।

(ड)"कार्यपालिका" भन्नाले सिरीजङ्गा गाउँ कार्यपालिकालाई सम्झनुपर्छ।

(च)"कार्यविधि" भन्नाले गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ लाई सम्झनुपर्छ।

(छ)"समुह" भन्नाले कोभिड १९ (कोरोना भाइरस) का कारण वैदेशिक रोजगारी गुमी गाउँ फर्केका गाउँपालिकाका प्रत्येक वडाभित्रका इच्छुक कम्तीमा तीन वा सोभन्दा बढी नागरिकहरु एकापसमा मिली यस कार्यविधिले परिलक्षित गरेको कुनै उद्यम गर्न व्यावसायिक कार्ययोजना सहित गठित समुहलाई सम्झनुपर्छ र सो शब्दले उल्लिखित बमोजिमका समुहको उपलब्धता वडाभित्र नभएमा वडाभित्रका इच्छुक कम्तीमा कम्तीमा तीन वा सोभन्दा बढी नागरिकहरु एकापसमा मिली यस कार्यविधिले परिलक्षित गरेको कुनै उद्यम गर्न व्यावसायिक कार्ययोजना सहित गठित समुहलाई सम्झनुपर्छ।

(ज)"गाउँपालिका" भन्नाले सिरीजङ्गा गाउँपालिका, ताप्लेजुडलाई सम्झनुपर्छ।

(झ)"टोल विकास संस्था" भन्नाले भन्नाले सिरीजङ्गा गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन सम्बन्धी ऐन, २०७६ बमोजिम गाउँपालिका क्षेत्रभित्र गठित टोल विकास संस्थालाई सम्झनुपर्छ।

(ञ)"पुराना उद्यमी" भन्नाले व्यक्तिगत तथा सामुहिक (दुई वा सोभन्दा बढी) रूपमा गाउँपालिका क्षेत्रभित्र विगतदेखि नै यस कार्यविधिले परिलक्षित गरेको उद्यम सञ्चालन गरी रहेका तथा उक्त उद्यमको क्षमता विस्तार गर्न इच्छुक भई व्यावसायिक कार्ययोजना सहित अनुदान प्राप्तिका लागि आवेदन गर्ने उद्यमीलाई सम्झनुपर्छ।

(ट)"लाभग्राही" भन्नाले यस कार्यविधि बमोजिमका समुह वा पुराना उद्यमीलाई सम्झनुपर्छ।

(ठ)"वडा" भन्नाले सिरीजङ्गा गाउँपालिका मातहतका वडालाई सम्झनुपर्छ।

३. लाभग्राही छनोटका लागि सूचना प्रकाशन गर्नु पर्ने: (१) यस कार्यविधि बमोजिमको कार्यक्रम सञ्चालन गर्न कार्यालय/प्रत्येक वडाले लाभग्राही लक्षित सूचना कार्यालयले तोकेको ढाँचामा प्रकाशन गर्नु पर्नेछ।

(२) कार्यक्रममा सहभागिता जनाउन इच्छुक लाभग्राहीले उपदफा (१) बमोजिमको सूचना प्रकाशित भए पश्चात् आफ्नो व्यावसायिक कार्ययोजना सहित कार्यालयले तोकेको ढाँचामा सम्बन्धित वडा कार्यालयमा आवेदन गर्नु पर्नेछ।

४. लाभग्राही अंक गणना समिति: प्रत्येक वडामा कार्यक्रममा सहभागिता जनाउनका लागि आवेदन गर्ने इच्छुक लाभग्राहीहरुको यस कार्यविधिले तोकेको सूचकहरुको आधारमा अंक गणना गरी सम्बन्धित वडा समितिमा पेश गर्न देहाय बमोजिमको एक लाभग्राही अंक गणना समिति रहनेछ।

(क) प्रमुख प्रशासकीय अधिकृतले तोकेको कार्यालयको कर्मचारी संयोजक,

(ख) वडा अध्यक्षले तोकेको वडाभित्रको कुनै एक टोल विकास संस्थाको अध्यक्ष सदस्य,

(ग) वडा सचिव

सदस्य सचिव,

५.लाभग्राही छनोटको सूचकहरु: (१)यस कार्यविधिको दफा ४ बमोजिमको लाभग्राही अंक गणना समितिले देहायका सूचकका आधारमा लाभग्राहीको वर्गीकरण अनुसार अंक गणना गर्नु पर्नेछ।

अ.कोभिड १९ (कोरोना भाइरस) का कारण वैदेशिक रोजगारी गुमी गाउँ फर्केका समुहका लागि-

(क) आफ्नो व्यवसायिक कार्ययोजनामा बढी लागत सहभागिता व्यहोर्ने प्रतिवद्धता वापत् अधिकतम् ५० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल ५० अंक मध्ये ५० देखी ५५ प्रतिशतसम्म लागत सहभागिता व्यहोर्ने समुहलाई ४५ अंक, ५६ देखी ६० प्रतिशतसम्म लागत सहभागिता व्यहोर्ने समुहलाई ४८ अंक र ६१ प्रतिशतभन्दा बढी लागत सहभागिता व्यहोर्ने समुहलाई ५० अंक प्रदान गरिनेछ)

(ख) समुहको व्यवसायिक कार्ययोजनामा स्थानीय स्रोतसाधनको प्रयोग वापत् अधिकतम् १५ अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १५ अंक मध्ये ८० प्रतिशतभन्दा बढी स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम व्यवसाय गर्न चाहने समुहलाई १५ अंक, ६० देखी ७९ प्रतिशतसम्म मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम व्यवसाय गर्न चाहने समुहलाई १२ अंक र ५९ प्रतिशतभन्दा मुनि मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम व्यवसाय गर्न चाहने समुहलाई १० अंक प्रदान गरिनेछ)

(ग) विदेशमा सिकेको सीपको स्थानीय प्रयोग वापत् अधिकतम् १० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये समुहको कम्तीमा एकजना सदस्यले समुहले सञ्चालन गर्न चाहने उद्यम व्यवसायमा विदेशमा सिकेको सीप परिचालन गर्ने भएमा १० अंक र उपरोक्त बमोजिमको अवस्था समुहमा नरहेमा ५ अंक मात्र प्रदान गरिनेछ)

(घ) उत्पादनमूलक तथा छिटो प्रतिफल दिने उद्यम व्यवसाय वापत् अधिकतम् १० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ६ महिनाभित्रै प्रतिफल दिने किसिमका उद्यम व्यवसायलाई १० अंक, ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिने किसिमका उद्यम व्यवसायलाई ८ अंक र १ वर्षभन्दा बढी अवधिमा प्रतिफल दिने किसिमका उद्यम व्यवसायलाई ६ अंक मात्र प्रदान गरिनेछ)

(ङ) समुहमा आवद्ध व्यक्तिको संख्या वापत् अधिकतम १० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ३ जना व्यक्ति मात्र एकापसमा मिली यस कार्यविधि बमोजिमको समुह गठन गरेमा ५ अंक, ५ जनासम्म व्यक्तिहरु मात्र एकापसमा मिली यस कार्यविधि बमोजिमको समुह गठन गरेमा ८ अंक र ६ जनाभन्दा बढी व्यक्तिहरु एकापसमा मिली यस कार्यविधि बमोजिमको समुह गठन गरेमा १० अंक प्रदान गरिनेछ)

(च) उद्यम व्यवसायका लागि ऋणको परिचालन वापत् अधिकतम ५ अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल ५ अंकमध्ये समुहको व्यवसायिक कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाबाट गाउँपालिकाले दिने अनुदान रकम बराबर वा सोभन्दा बढी रकम ऋण लिन चाहने समुहलाई १ अंक, गाउँपालिकाले दिने अनुदान रकमको आधा रकम वा सोभन्दा कम रकम मात्र ऋण लिन चाहने समुहलाई २ अंक र बैंक तथा वित्तीय संस्थाबाट ऋण नै नलिई समुहमा आवद्ध व्यक्तिहरु स्वयंले स्रोत

परिचालन गरी व्यवसायिक कार्ययोजना बमोजिमको उद्यम व्यवसाय गर्न चाहने समुहलाई ५ अंक प्रदान गरिनेछ)

आ.खण्ड (अ) मा उल्लिखित समुहदेखी बाहेक अन्य समुहका लागि-

(क) आफ्नो व्यवसायिक कार्ययोजनामा बढी लागत सहभागिता व्यहोर्ने प्रतिवद्धता वापत् अधिकतम् ५० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल ५० अंक मध्ये ५० देखी ५५ प्रतिशतसम्म लागत सहभागिता व्यहोर्ने समुहलाई ४५ अंक, ५६ देखी ६० प्रतिशतसम्म लागत सहभागिता व्यहोर्ने समुहलाई ४८ अंक र ६१ प्रतिशतभन्दा बढी लागत सहभागिता व्यहोर्ने समुहलाई ५० अंक प्रदान गरिनेछ)

(ख) समुहको व्यवसायिक कार्ययोजनामा स्थानीय स्रोतसाधनको प्रयोग वापत् अधिकतम् १५ अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १५ अंक मध्ये ८० प्रतिशतभन्दा बढी स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम व्यवसाय गर्न चाहने समुहलाई १५ अंक, ६० देखी ७९ प्रतिशतसम्म मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम व्यवसाय गर्न चाहने समुहलाई १२ अंक र ५९ प्रतिशतभन्दा मुनि मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम व्यवसाय गर्न चाहने समुहलाई १० अंक प्रदान गरिनेछ)

(ग) व्यवसायिक कार्ययोजनामा उल्लिखित उद्यमसँग सम्बन्धित तालिम वापत् अधिकतम् १० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये समुहको कम्तीमा एकजना सदस्यले समुहले सञ्चालन गर्न चाहने उद्यम व्यवसायसँग सम्बन्धित तालिम लिएको भए १० अंक र उपरोक्त बमोजिमको अवस्था समुहमा नरहेमा ५ अंक मात्र प्रदान गरिनेछ)

(घ) उत्पादनमूलक तथा छिटो प्रतिफल दिने उद्यम व्यवसाय वापत् अधिकतम् १० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ६ महिनाभित्रै प्रतिफल दिने किसिमका उद्यम व्यवसायलाई १० अंक, ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिने किसिमका उद्यम व्यवसायलाई ८ अंक र १ वर्षभन्दा बढी अवधिमा प्रतिफल दिने किसिमका उद्यम व्यवसायलाई ६ अंक मात्र प्रदान गरिनेछ)

(ङ) समुहमा आवद्ध व्यक्तिको संख्या वापत् अधिकतम् १० अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ३ जना व्यक्ति मात्र एकापसमा मिली यस कार्यविधि बमोजिमको समुह गठन गरेमा ५ अंक, ५ जनासम्म व्यक्तिहरू मात्र एकापसमा मिली यस कार्यविधि बमोजिमको समुह गठन गरेमा ८ अंक र ६ जनाभन्दा बढी व्यक्तिहरू एकापसमा मिली यस कार्यविधि बमोजिमको समुह गठन गरेमा १० अंक प्रदान गरिनेछ)

(च) उद्यम व्यवसायका लागि ऋणको परिचालन वापत् अधिकतम् ५ अंक, (यस खण्डको प्रयोजनका लागि निर्धारित कुल ५ अंकमध्ये समुहको व्यवसायिक कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाबाट गाउँपालिकाले दिने अनुदान रकम बराबर वा सोभन्दा बढी रकम ऋण लिन चाहने समुहलाई १ अंक, गाउँपालिकाले दिने अनुदान रकमको आधा रकम वा सोभन्दा कम रकम मात्र ऋण लिन चाहने समुहलाई २ अंक र बैंक तथा वित्तीय संस्थाबाट ऋण नै नलिई समुहमा आवद्ध व्यक्तिहरू स्वयंले स्रोत परिचालन गरी व्यवसायिक कार्ययोजना बमोजिमको उद्यम व्यवसाय गर्न चाहने समुहलाई ५ अंक प्रदान गरिनेछ)

इ.विगतदेखी नै सामूहिक रूपमा उद्यम सञ्चालन गर्दै आएका पुराना उद्यमीका लागि-

(क) आफ्नो व्यवसायिक कार्ययोजनामा उल्लिखित उद्यमको क्षमता विस्तार वापत् अधिकतम् ५० अंक,

(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल ५० अंक मध्ये २५ देखी ५० प्रतिशतसम्म उद्यमको क्षमता विस्तार गर्न चाहने उद्यमीलाई ४० अंक, ५१ देखी ७५ प्रतिशतसम्म उद्यमको क्षमता विस्तार गर्न चाहने उद्यमीलाई ४५ अंक र ७६ प्रतिशतभन्दा बढी उद्यमको क्षमता विस्तार गर्न चाहने उद्यमीलाई ५० अंक प्रदान गरिनेछ)

(ख) उद्यममा प्रयोग भएको स्थानीय स्रोतसाधन वापत् अधिकतम् १० अंक,
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ८० प्रतिशतभन्दा बढी स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम सञ्चालन गरी रहेका उद्यमीलाई १० अंक, ६० देखी ७९ प्रतिशतसम्म मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम सञ्चालन गरी रहेका उद्यमीलाई ८ अंक र ५९ प्रतिशतभन्दा मुनि मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम सञ्चालन गरी रहेका उद्यमीलाई ६ अंक प्रदान गरिनेछ)

(ग) उद्यमसँग सम्बन्धित तालिम वापत् अधिकतम् १५ अंक,
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंकमा उद्यमीमध्ये कम्तीमा एकजना सदस्यले उद्यमसँग सम्बन्धित तालिम लिएको भए १५ अंक र उपरोक्त बमोजिमको अवस्था नरहेमा १० अंक मात्र प्रदान गरिनेछ)

(घ) उत्पादनमूलक तथा छिटो प्रतिफल दिने उद्यम व्यवसाय वापत् अधिकतम् १५ अंक,
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ६ महिनाभित्रै प्रतिफल दिने किसिमका उद्यमलाई १५ अंक, ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिने किसिमका उद्यमलाई १२ अंक र १ वर्षभन्दा बढी अवधिमा प्रतिफल दिने किसिमका उद्यमलाई १० अंक मात्र प्रदान गरिनेछ)

(ङ) समुहिक उद्यममा आवद्ध व्यक्तिको संख्या वापत् अधिकतम् १० अंक,
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये २ जना व्यक्ति मात्र एकापसमा मिली यस कार्यविधिले परिलक्षित गरेको उद्यम सञ्चालन गरी रहेको उद्यमीलाई ६ अंक, ३ देखी ५ जनासम्म व्यक्तिहरू मात्र एकापसमा मिली यस कार्यविधिले परिलक्षित गरेको उद्यम सञ्चालन गरी रहेको उद्यमीलाई ८ अंक र ६ जनाभन्दा बढी व्यक्तिहरू एकापसमा मिली यस कार्यविधिले परिलक्षित गरेको उद्यम सञ्चालन गरी रहेको उद्यमीलाई १० अंक प्रदान गरिनेछ)

इ. विगतदेखी नै व्यक्तिगत रूपमा उद्यम सञ्चालन गर्दै आएका पुराना उद्यमीका लागि-

(क) आफ्नो व्यवसायिक कार्ययोजनामा उल्लिखित उद्यमको क्षमता विस्तार वापत् अधिकतम् ५० अंक,
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल ५० अंक मध्ये २५ देखी ५० प्रतिशतसम्म उद्यमको क्षमता विस्तार गर्न चाहने उद्यमीलाई ४० अंक, ५१ देखी ७५ प्रतिशतसम्म उद्यमको क्षमता विस्तार गर्न चाहने उद्यमीलाई ४५ अंक र ७६ प्रतिशतभन्दा बढी उद्यमको क्षमता विस्तार गर्न चाहने उद्यमीलाई ५० अंक प्रदान गरिनेछ)

(ख) उद्यममा प्रयोग भएको स्थानीय स्रोतसाधन वापत् अधिकतम् १० अंक,
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ८० प्रतिशतभन्दा बढी स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम सञ्चालन गरी रहेका उद्यमीलाई १० अंक, ६० देखी ७९ प्रतिशतसम्म मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम सञ्चालन गरी रहेका उद्यमीलाई ८ अंक र ५९ प्रतिशतभन्दा मुनि मात्र स्थानीय स्रोतसाधन प्रयोग गरी उद्यम सञ्चालन गरी रहेका उद्यमीलाई ६ अंक प्रदान गरिनेछ)

(ग) उद्यमसँग सम्बन्धित तालिम वापत् अधिकतम् १५ अंक,

(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंकमा उद्यमीमध्ये कम्तीमा एकजना सदस्यले उद्यमसँग सम्बन्धित तालिम लिएको भए १५ अंक र उपरोक्त बमोजिमको अवस्था नरहेमा १० अंक मात्र प्रदान गरिनेछ)

(घ) उत्पादनमूलक तथा छिटो प्रतिफल दिने उद्यम व्यवसाय वापत् अधिकतम् १५ अंक,

(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये ६ महिनाभित्रै प्रतिफल दिने किसिमका उद्यमलाई १५ अंक, ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिने किसिमका उद्यमलाई १२ अंक र १ वर्षभन्दा बढी अवधिमा प्रतिफल दिने किसिमका उद्यमलाई १० अंक मात्र प्रदान गरिनेछ)

(ङ) उद्यमीको वर्गीकरण वापत् अधिकतम १० अंक,

(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १० अंक मध्ये "क" समुहका उद्यमीलाई १० अंक, "ख" समुहका उद्यमीलाई ८ अंक र "ग" समुहका उद्यमीलाई ६ अंक प्रदान गरिनेछ)

दृष्टव्यः यस खण्डको प्रयोजनका लागि "क" समुहका उद्यमी भन्नाले परिवारको स्वामित्वमा पाँच रोपनीभन्दा कम जमिन भई परिवारको कुनैपनि सदस्यको सरकारी रोजगारीमा पहुँच नभएको उद्यमीलाई सम्झनुपर्छ।

"ख" समुहका उद्यमी भन्नाले परिवारको स्वामित्वमा पाँच रोपनीभन्दा बढी बीस रोपनीसम्म जमिन भई परिवारको कुनैपनि सदस्यको सरकारी रोजगारीमा पहुँच नभएको उद्यमीलाई सम्झनुपर्छ र सो शब्दले "क" समुहमा नपरेका उद्यमी समेतलाई सम्झनुपर्छ।

"ग" समुहका उद्यमी भन्नाले परिवारको स्वामित्वमा बीस रोपनीभन्दा बढी जमिन भएका उद्यमीलाई सम्झनुपर्छ र सो शब्दले "ख" समुहमा नपरेका उद्यमी समेतलाई सम्झनुपर्छ।

५. अनुदान प्राप्त गर्ने लाभग्राहीको छनोट वडा समितिले गर्नु पर्ने: यस कार्यविधिको दफा ४ बमोजिमको सूचकका आधारमा दफा ३ बमोजिमको लाभग्राही अंक गणना समितिले पेश गरेको लाभग्राहीहरूको अंक गणना सहितको प्रतिवेदनमा सबैभन्दा बढी अंक ल्याउने समुहलाई सम्बन्धित वडा समितिले अनुदानका लागि छनोट गर्नु पर्नेछ।

(२) अनुदान प्राप्तिसमा आवेदन गर्ने दुई वा सोभन्दा बढी लाभग्राहीहरूलाई निजहरूले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रम मिलाई वैकल्पिक योग्यताक्रमको सूचीमा समावेश गरी छनोट भएको लाभग्राहीले कम्तीमा एक महिनाभित्र अनुदान सम्झौता गरी सक्नु पर्ने विषय उल्लेख गरी सम्बन्धित वडा समितिले सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक सूचना समेत प्रकाशन गर्नु पर्नेछ।

६. छनोट भएको लाभग्राही लक्षित उद्यमशीलता तालिम आयोजना गरिने: (१) यस कार्यविधिको दफा ५ बमोजिम अनुदानका लागि छनोट भएका लाभग्राहीलाई लक्षित गरी कार्यालयले उद्यमशीलता सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्नेछ।

(२) उपदफा (१) बमोजिमको तालिममा सहभागी नहुने लाभग्राहीलाई यस कार्यविधि बमोजिम उपलब्ध गराइने अनुदान रकमको बीस प्रतिशत बराबरको रकम कार्यालयले कट्टा गर्न सक्नेछ।

७.लाभग्राहीले कार्यालयसँग अनुदान सम्झौता गर्नु पर्ने: (१)अनुदान प्राप्तिका लागि छनोट भएको लाभग्राहीले यस कार्यविधिको दफा ५ को उपदफा (२) बमोजिमको समयावधिभित्र सम्बन्धित वडाको सिफारिस सहित कार्यालयले तोकेको ढाँचामा कार्यालयसँग अनुदान सम्झौता गरी सक्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको समयावधिभित्र अनुदान सम्झौता नगर्ने लाभग्राहीलाई चालु आर्थिक वर्षमा कार्यालयबाट उपलब्ध गराइने अनुदान प्राप्तिमा रोक लगाई बैकल्पिक योग्यताक्रममा रहेको लाभग्राहीसँग कार्यालयले अनुदान सम्झौता गर्न सक्नेछ।

८.लाभग्राहीका नाममा बैंक खाता खोल्नु पर्ने:(१) यस कार्यविधि बमोजिम अनुदानका लागि छनोट भएका लाभग्राहीले कार्यालयसँग अनुदान सम्झौता गर्नु अगावै कार्यालयले तोके बमोजिम लाभग्राहीको नाममा लाभग्राहीको नाममा बैंक खाता खोल्नु पर्नेछ।

९.अनुदान निकास प्रकृया:(१) अनुदानका लागि छनोट भएको लाभग्राहीले आफ्नो व्यवसायिक कार्ययोजनामा उल्लेख गरेको उद्यमको कम्तीमा चालीस प्रतिशत कार्य सम्पन्न गरेपछि कार्यालयले स्वीकृत अनुदानको पच्चीस प्रतिशतसम्मको रकम लाभग्राहीको बैंक खातामा जम्मा हुने गरी पहिलो किस्ता स्वरूप सोझै निकास गर्न सक्नेछ।

(२) अनुदानका लागि छनोट भएको लाभग्राहीले आफ्नो व्यवसायिक कार्ययोजनामा उल्लेख गरेको उद्यमको कम्तीमा सत्तरी प्रतिशत कार्य सम्पन्न गरेपछि कार्यालयले स्वीकृत अनुदानको पचास प्रतिशतसम्मको रकम लाभग्राहीको बैंक खातामा जम्मा हुने गरी दोस्रो किस्ता स्वरूप निकास गर्न सक्नेछ।

(३) अनुदानका लागि छनोट भएको लाभग्राहीले आफ्नो व्यवसायिक कार्ययोजनामा उल्लेख गरेको उद्यमको शत प्रतिशत कार्य सम्पन्न गरेपछि कार्यालयले स्वीकृत अनुदानको सम्पूर्ण रकम लाभग्राहीको बैंक खातामा जम्मा हुने गरी तेस्रो तथा अन्तिम किस्ता स्वरूप निकास गर्न सक्नेछ।

१०.अनुगमन तथा मूल्यांकन सम्बन्धी व्यवस्था:(१) अनुदानका लागि छनोट भएको लाभग्राहीले पेश गरेको व्यवसायिक कार्ययोजना अनुसार उद्यम सञ्चालन गरे/नगरेको सम्बन्धमा सम्बन्धित वडा समितिले निरन्तर अनुगमन तथा मूल्यांकन गरी सोको प्रतिवेदन कार्यालय समक्ष पेश गर्नु पर्नेछ।

(२) छनोट भएको लाभग्राहीले सञ्चालन गर्ने उद्यमको निरन्तर अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन गर्ने कार्यका लागि सम्बन्धित वडा समितिले सम्बन्धित क्षेत्रको टोल विकास संस्थालाई समेत परिचालन गर्न सक्नेछ।

(३) उपदफा (१) तथा उपदफा (२) बमोजिमको प्रतिवेदनका आधारमा मात्र कार्यालयले छनोट भएको लाभग्राहीलाई अनुदान रकम निकास गर्नेछ।

११.सरकारी बाँकी सरह अनुदान रकम असुल उपर गर्न सकिने:अनुदान प्राप्तिका लागि यस कार्यविधि बमोजिम छनोट भएको लाभग्राहीले पेश गरेको व्यवसायिक कार्ययोजना अनुसार कार्य नगरी अनुदान रकमको दुरुपयोग गरेको पाइएमा त्यस्तो लाभग्राहीबाट दामासाहीका दरले कार्यालयबाट उपलब्ध

गराइएको अनुदान रकम र सो रकममा लाग्ने व्याज समेत कार्यक्रम कार्यान्वयन निर्देशक समितिले सरकारी बाँकी सरह असुल उपर गर्न सक्नेछ।

१२. छनोट भएको लाभग्राहीलाई सहूलियत दरमा ऋणको व्यवस्था गरी दिन गाउँपालिका जमानीमा बस्न सक्ने:(१) यस कार्यविधि बमोजिम अनुदान प्राप्तिका लागि छनोट भएको लाभग्राहीले आफ्नो व्यवसायिक कार्ययोजना अनुसार कार्य गर्न आर्थिक स्रोतको अभाव भएकाले स्थानीय बैंक तथा वित्तीय संस्थाबाट ऋणको व्यवस्थापन गरी दिनु हुन भनी सम्बन्धित वडामा आवेदन गरेमा सम्बन्धित वडा समितिको सिफारिसमा कार्यक्रम कार्यान्वयन निर्देशक समितिले त्यस्ता लाभग्राहीलाई आवश्यक व्यवसायिक ऋण रकमको व्यवस्था गरी दिन स्थानीय बैंक तथा वित्तीय संस्थालाई गाउँपालिकाको तर्फबाट औपचारिक अनुरोध गर्न सक्नेछ।

(२) अनुदानका लागि यस कार्यविधि बमोजिम छनोट भएको लाभग्राहीलाई स्थानीय बैंक तथा वित्तीय संस्थाबाट ऋण रकम उपलब्ध गराउन गाउँपालिका जमानीमा बस्न सक्ने सम्मको सम्पूर्ण व्यवस्था कार्यक्रम कार्यान्वयन निर्देशक समितिले मिलाउन सक्नेछ।

१३. कार्यक्रम कार्यान्वयन निर्देशक समिति:(१) यस कार्यविधिमा उल्लेख गरिएको कुनै व्यवस्था कार्यान्वयनमा बाधा वा अड्चन आइपरेमा तत्काल त्यस्तो बाधा वा अड्चन फुकाई त्यसको निराकरण गर्न, कार्यक्रमको सम्बन्धमा थप नीतिगत व्यवस्था गर्न र चालु आर्थिक वर्षका लागि गाउँ सभा अधिवेशनद्वारा समपुरक कोष (चालु) मा विनियोजित रकमबाट कार्यक्रमका लागि आवश्यक स्रोतको व्यवस्थापन समेत गर्न गाउँपालिकामा देहाय बमोजिमको एक कार्यक्रम कार्यान्वयन निर्देशक समिति रहनेछ।

(क) गाउँपालिकाका अध्यक्ष

संयोजक,

(ख) गाउँपालिकाका उपाध्यक्ष

सदस्य,

(ग) प्रमुख प्रशासकीय अधिकृत

सदस्य,

(घ) गाउँपालिकाका अध्यक्षले तोकेको एकजना वडा अध्यक्ष

सदस्य,

(ङ) प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृतस्तरको कर्मचारी

सदस्यसचिव

(२) उपदफा (१) बमोजिमको कार्यक्रम कार्यान्वयन निर्देशक समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्न सक्नेछ।

(३) उपदफा (१) बमोजिमको कार्यक्रम कार्यान्वयन समिति आफूले सम्पादन गरेका कार्यहरूको जानकारी अर्द्धवार्षिक रूपमा कार्यपालिका समक्ष गराउनु पर्नेछ।

१४. प्रचलित कानून बमोजिम हुने: यस कार्यविधिमा लेखिए जति विषय यसै कार्यविधि बमोजिम तथा अन्य विषयको हकमा प्रचलित कानून बमोजिम हुनेछ।

कोभिड १९ (कोरोना भाइरस) का कारण वैदेशिक रोजगारी गुमी गाउँ फर्केका कम्तीमा ३ जना वडावासी व्यक्तिहरु उद्यम गर्ने उद्देश्यका साथ एकापसमा मिली गठन भएको समुहले भने आवेदन फाराम

श्रीनं. वडा कार्यालय,.....

मिति २०। ।

सिरीजङ्गा गाउँपालिका, ताप्लेजुङ ।

विषय : अनुदान प्राप्तिका लागि आवेदन गरेको ।

प्रस्तुत विषयमा तहाँ वडा कार्यालयबाट मिति २०।। गते प्रकाशित गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सम्बन्धी सूचनाका बारेमा जानकारी भयो। सो बमोजिम सिरीजङ्गा गाउँ कार्यपालिकाबाट स्वीकृत "गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७"बमोजिम उद्यम लागत साझेदारीमा सञ्चालन गर्न हामी पनि इच्छुक छौं। यसका लागि तपसिलमा उल्लिखित विवरणहरु संलग्न राखी उक्त कार्यक्रम मार्फत अनुदान प्राप्ति गर्न यो आवेदन गरेका छौं। निवेदनमा उल्लिखित विवरण झुठ्ठा ठहरे कानून बमोजिम सहनेछौं, बुझाउनेछौं।

तपसिल

सि.नं.	विवरण
१	स्वीकृत कार्यविधि बमोजिम अनुदानका लागि छनोट भएको खण्डमा कार्यालयबाट अनुदान वापत् प्राप्त हुने रकममा कम्तीमा शत प्रतिशत वा सोभन्दा प्रतिशत रकम थप गरी कार्यक्रममा स्वीकृत कार्यविधि बमोजिम सहभागिता जनाउने छौं।
२	हाम्रो उद्यममा कम्तीमा प्रतिशत सामाग्री स्थानीय स्रोतसाधनको मात्र प्रयोग गर्नेछौं।
३	कुनै एकमा चिनो लगाउने: हामी मध्ये सबै वा कम्तीमा कुनै एक सदस्यले विदेशमा सिकेको सीपको स्थानीय प्रयोग गरी उद्यम सञ्चालन- (क) गर्नेछौं। (ख) गर्ने छैनौं। (विदेशमा सिकेको सीप प्रयोग गर्ने भए प्रमाणपत्रको प्रतिलिपी अनिवार्य संलग्न गर्ने)
४	कुनै एकमा चिनो लगाउने: हामीले सञ्चालन गर्ने उद्यमले- (क) ६ महिनाभित्रै प्रतिफल दिनेछ। (ख) ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिनेछ। (ग) १ वर्षभन्दा बढी समयमा मात्र प्रतिफल दिनेछ।
५	कुनै एकमा चिनो लगाउने: हाम्रो समुहमा- (क) ३ जना व्यक्ति मात्र समावेश छौं। (ख) ३ जनाभन्दा बढी ५ जनासम्मका व्यक्ति मात्र समावेश छौं। (ग) ६ जनाभन्दा बढी व्यक्ति समावेश छौं।
६	कुनै एकमा चिनो लगाउने: हाम्रो समुह- (क) गाउँपालिकाबाट प्राप्त हुने अनुदान बराबरको रकम वा सोभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने सोचमा छौं। (ख) गाउँपालिकाबाट प्राप्त हुने अनुदान रकमको आधा रकम वा सोभन्दा कम रकम बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने सोचमा छौं। (घ) ऋण लिने सोचमै छैनौं।

निवेदनसाथ संलग्न कागजातहरु

(१) समुहका सबै सदस्यको राहदानीको प्रतिलिपी (२) वडा अध्यक्षको रोहबरमा तयार गरिएको व्यवसायिक कार्ययोजनाको प्रतिलिपी (३) उद्यम सञ्चालन गर्ने स्थानको जग्गाको लालपुर्जाको प्रतिलिपी। समुहको नाम र ठेगाना :

सम्पर्क नम्बर :

हस्ताक्षर/छाप:

कम्तीमा ३ जना स्थानीय वडावासी व्यक्तिहरु उद्यम गर्ने उद्देश्यका साथ एकापसमा मिली गठन भएको समुहले भने आवेदन
फाराम

श्रीनं. वडा कार्यालय,.....

मिति २०। ।

सिरीजङ्गा गाउँपालिका, ताप्लेजुङ।

विषय : अनुदान प्राप्तिका लागि आवेदन गरेको ।

प्रस्तुत विषयमा तहाँ वडा कार्यालयबाट मिति २०।। गते प्रकाशित गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सम्बन्धी सूचनाका बारेमा जानकारी भयो। सो बमोजिम सिरीजङ्गा गाउँ कार्यपालिकाबाट स्वीकृत "गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७" बमोजिम उद्यम लागत साझेदारीमा सञ्चालन गर्न हामी पनि इच्छुक छौं। यसका लागि तपसिलमा उल्लिखित विवरणहरु संलग्न राखी उक्त कार्यक्रम मार्फत अनुदान प्राप्ति गर्न यो आवेदन गरेका छौं। निवेदनमा उल्लिखित विवरण झुठ्ठा ठहरे कानून बमोजिम सहनेछौं, बुझाउनेछौं।

तपसिल

सि.नं.	विवरण
१	स्वीकृत कार्यविधि बमोजिम अनुदानका लागि छनोट भएको खण्डमा कार्यालयबाट अनुदान वापत् प्राप्त हुने रकममा कम्तीमा शत प्रतिशत वा सोभन्दा प्रतिशत रकम थप गरी कार्यक्रममा स्वीकृत कार्यविधि बमोजिम सहभागिता जनाउने छौं।
२	हाम्रो उद्यममा कम्तीमा प्रतिशत सामाग्री स्थानीय स्रोतसाधनको मात्र प्रयोग गर्नेछौं।
३	कुनै एकमा चिनो लगाउने: हामी मध्ये सबै वा कम्तीमा कुनै एक सदस्यले हामीले सञ्चालन गर्ने उद्यमसँग सम्बन्धित तालिम लिएका- (क) छौं। (ख) छैनौं। (तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपी अनिवार्य संलग्न गर्ने)
४	कुनै एकमा चिनो लगाउने: हामीले सञ्चालन गर्ने उद्यमले- (क) ६ महिनाभित्रै प्रतिफल दिनेछ। (ख) ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिनेछ। (ग) १ वर्षभन्दा बढी समयमा मात्र प्रतिफल दिनेछ।
५	कुनै एकमा चिनो लगाउने: हाम्रो समुहमा- (क) ३ जना व्यक्ति मात्र समावेश छौं। (ख) ३ जनाभन्दा बढी ५ जनासम्मका व्यक्ति मात्र समावेश छौं। (ग) ६ जनाभन्दा बढी व्यक्ति समावेश छौं।
६	कुनै एकमा चिनो लगाउने: हाम्रो समुह- (क) गाउँपालिकाबाट प्राप्त हुने अनुदान बराबरको रकम वा सोभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने सोचमा छौं। (ख) गाउँपालिकाबाट प्राप्त हुने अनुदान रकमको आधा रकम वा सोभन्दा कम रकम बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने सोचमा छौं। (ग) ऋण लिने सोचमै छैनौं।

निवेदनसाथ संलग्न कागजातहरु

(१) समुहका सबै सदस्यको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (२) वडा अध्यक्षको रोहबरमा तयार गरिएको व्यवसायिक कार्ययोजनाको प्रतिलिपी (३) उद्यम सञ्चालन गर्ने स्थानको जग्गाको लालपुर्जाको प्रतिलिपी।

समुहको नाम र ठेगाना :

सम्पर्क नम्बर :

हस्ताक्षर/छाप:

विगतदेखी नै सामुहिक रुपमा उद्यम सञ्चालन गर्दै आएका पुराना उद्यमीले भने आवेदन फाराम

श्रीनं. वडा कार्यालय,.....

मिति २० । ।

सिरीजङ्गा गाउँपालिका, ताप्लेजुङ।

विषय : अनुदान प्राप्तिका लागि आवेदन गरेको।

प्रस्तुत विषयमा ताहाँ वडा कार्यालयबाट मिति २०।। गते प्रकाशित गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सम्बन्धी सूचनाका बारेमा जानकारी भयो। सो बमोजिम सिरीजङ्गा गाउँ कार्यपालिकाबाट स्वीकृत "गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७"ले उल्लेख गरे बमोजिमको उद्यम हामीले यस वडामा विगतदेखी नै सञ्चालन गर्दै आएका छौं। हामीले सञ्चालन गरेको उद्यमको क्षमता विस्तार लागत साझेदारीमा गर्न हामी पनि इच्छुक छौं। यसका लागि तपसिलमा उल्लिखित विवरणहरू संलग्न राखी उक्त कार्यक्रम मार्फत अनुदान प्राप्ति गर्न यो आवेदन गरेका छौं। निवेदनमा उल्लिखित विवरण झुठ्ठा ठहरे कानून बमोजिम सहनेछौं, बुझाउनेछौं।

तपसिल

सि.नं.	विवरण
१	कुनै एकमा चिनो लगाउने: गाउँपालिकाबाट अनुदानका लागि छनोट भएको खण्डमा हामीले सञ्चालन गरेको हाम्रो उद्यमको कुल पुँजी बराबरको- (क) २५ देखी ५० प्रतिशतसम्म क्षमता विस्तार गर्नेछौं। (ख) ५१ देखी ७५ प्रतिशतसम्म क्षमता विस्तार गर्नेछौं। (ग) ७६ प्रतिशतभन्दा बढी क्षमता विस्तार गर्नेछौं।
२	हाम्रो उद्यममा कम्तीमा प्रतिशत सामाग्री स्थानीय स्रोतसाधनको मात्र प्रयोग गर्नेछौं।
३	कुनै एकमा चिनो लगाउने: हामी मध्ये सबै वा कम्तीमा कुनै एक सदस्यले हामीले सञ्चालन गर्ने उद्यमसँग सम्बन्धित तालिम लिएका- (क) छौं। (ख) छैनौं। (तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपी अनिवार्य संलग्न गर्ने)
४	कुनै एकमा चिनो लगाउने: हामीले सञ्चालन गरेको उद्यमले- (क) ६ महिनाभित्रै प्रतिफल दिन्छ। (ख) ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिन्छ। (ग) १ वर्षभन्दा बढी समयमा मात्र प्रतिफल दिन्छ।
५	कुनै एकमा चिनो लगाउने: हाम्रो समुहमा- (क) २ जना व्यक्ति मात्र समावेश छौं। (ख) ३ देखी ५ जनासम्मका व्यक्ति मात्र समावेश छौं। (ग) ६ जनाभन्दा बढी व्यक्ति समावेश छौं।

निवेदनसाथ संलग्न कागजातहरू

(१) समुहका सबै सदस्यको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (२) वडा अध्यक्षको रोहबरमा तयार गरिएको व्यवसायिक कार्ययोजनाको प्रतिलिपी (३) समुह दर्ताको प्रमाणपत्रको प्रतिलिपी (४) उद्यम सञ्चालन गर्ने स्थानको जग्गाको लालपुर्जाको प्रतिलिपी।

समुहको नाम र ठेगाना :

सम्पर्क नम्बर :

हस्ताक्षर/छाप:

विगतदेखी नै व्यक्तिगतरूपमा उद्यम सञ्चालन गर्दै आएका पुराना उद्यमीले भनेर आवेदन फाराम

श्रीनं. वडा कार्यालय,.....

मिति २०। ।

सिरीजङ्गा गाउँपालिका, ताप्लेजुङ ।

विषय : अनुदान प्राप्तिमा लागि आवेदन गरेको ।

प्रस्तुत विषयमा तहाँ वडा कार्यालयबाट मिति २०।। गते प्रकाशित गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सम्बन्धी सूचनाका बारेमा जानकारी भयो। सो बमोजिम सिरीजङ्गा गाउँ कार्यपालिकाबाट स्वीकृत "गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७"ले उल्लेख गरे बमोजिमको उद्यम मैले यस वडामा विगतदेखी नै सञ्चालन गर्दै आएको छु। मैले सञ्चालन गरिरहेको उद्यमको क्षमता विस्तार लागत साझेदारीमा गर्न म पनि इच्छुक छु। यसका लागि तपसिलमा उल्लिखित विवरणहरू संलग्न राखी उक्त कार्यक्रम मार्फत अनुदान प्राप्ति गर्न यो आवेदन गरेको छु। निवेदनमा उल्लिखित विवरण झुठ्ठा ठहरे कानून बमोजिम सहनेछु, बुझाउनेछु।

तपसिल

सि.नं.	विवरण
१.	कुनै एकमा चिनो लगाउने: गाउँपालिकाबाट अनुदानका लागि छनोट भएको खण्डमा मैले सञ्चालन गरेको उद्यमको कुल पुँजी बराबरको- (क) २५ देखी ५० प्रतिशतसम्म क्षमता विस्तार गर्नेछु। (ख) ५१ देखी ७५ प्रतिशतसम्म क्षमता विस्तार गर्नेछु। (ग) ७६ प्रतिशतभन्दा बढी क्षमता विस्तार गर्नेछु।
२	मैले सञ्चालन गरि रहेको उद्यममा कम्तीमा प्रतिशत सामग्री स्थानीय स्रोतसाधनको मात्र प्रयोग गरि रहेको छु।
३	कुनै एकमा चिनो लगाउने: मैले सञ्चालन गरेको उद्यमसँग सम्बन्धित तालिम विगतमा लिएको- (क) छु। (ख) छैन। (तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपी अनिवार्य संलग्न गर्ने)
४	कुनै एकमा चिनो लगाउने: मैले सञ्चालन गरेको उद्यमले- (क) ६ महिनाभित्रै प्रतिफल दिन्छु। (ख) ६ महिनाभन्दा बढी १ वर्षभित्रमा प्रतिफल दिन्छु। (ग) १ वर्षभन्दा बढी समयमा मात्र प्रतिफल दिन्छु।
५	कुनै एकमा चिनो लगाउने: मेरो- (क) परिवारको स्वामित्वमा ५ रोपनीभन्दा कम जमिन भई परिवारको कुनैपनि सदस्यको सरकारी रोजगारीमा पहुँच छैन। (ख) परिवारको स्वामित्वमा ५ रोपनीभन्दा बढी २० रोपनीसम्म जमिन भई परिवारको कुनैपनि सदस्यको सरकारी रोजगारीमा पहुँच छैन। (ग) परिवारको स्वामित्वमा २० रोपनीभन्दा बढी जमिन छ।

निवेदनसाथ संलग्न कागजातहरू

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (२) वडा अध्यक्षको रोहबरमा तयार गरिएको व्यवसायिक कार्ययोजनाको प्रतिलिपी (३) उद्यम सञ्चालन गर्ने स्थानको जग्गाको लालपुर्जाको प्रतिलिपी।

निवेदक उद्यमीको नाम र ठेगाना :

सम्पर्क नम्बर :

हस्ताक्षर:

आज्ञाले,
श्री सन्तोष घिमिरे
प्रमुख प्रशासकीय अधिकृत
सिरीजङ्गा गाउँपालिका, ताप्लेजुङ ।